

अङ्क 8

DeKalb County School District को परिवारलाई अभिवादन,

म डिस्ट्रिक्टको हिस्सा भएकोमा धेरै आभारी छु जहाँ कर्मचारी र समुदाय हाम्रा विद्यार्थीहरूले सफलता हासिल गर्न सक्नु भनि सामूहिक रूपमा लागिपरेका छन् । DeKalb County School District (DCSD) को भ्रमण गर्दै गर्दा, म जुनसुकै क्षेत्र भएता पनि हाम्रा विद्यार्थीहरू बीच साझा माया, उत्साह, तथा प्रतिबद्धता रहेको पाएको छु । हामी यो सुअवसरभरि नै निरन्तर रूपमा अगाडी बढ्ने छौं भन्ने कुरामा मलाई कुनै पनि सन्देह छैन किनभने यो डिस्ट्रिक्ट एउटा ठूलो परिवार हो । हामी सँगसँगै सफलता हासिल गर्न तथा प्रगति गर्न सक्छौं र सक्नेछौं ।

क्षेत्र VII को स्थलगत भ्रमण

स्थलगत भ्रमण गर्ने दिनको उद्देश्य भनेको क्षेत्रीय सुपरिन्टेन्डेन्टहरूसँग उक्त दिन बिताउनु र उनीहरूको कार्यलाई प्रत्यक्ष रूपमा हेर्नु हो । यो कुरा केन्द्रीय कार्यालयले कुनै पनि कमजोरीहरू कसरी पूर्ति गर्न र सुधारहरूको साथमा सहयोग प्रदान गर्न गर्छ भन्ने कुराको मूल्याङ्कन गर्ने प्रक्रियामा ज्यादै महत्त्व राख्दछ । यो हप्ता, मैले क्षेत्र VII का McNair High School र Cedar Grove High School समूहको डा. Rodney Swanson र उनको उत्कृष्ट टोलीसँग जोडने अवसर प्राप्त गरे । मैले शिक्षालाई माया गर्ने सच्चा नायकहरू भेटें । क्षेत्र VII मा “जोखिम अवस्थामा रहेका” केही विद्यालयहरू छन् । यद्यपि तिनीहरूसँग राम्रा नेतृत्वकर्ताहरू छन् र यी विद्यालयहरू प्रगतिको मार्गमा अग्रसर छन् । मलाई उनीहरूले आफ्ना विद्यार्थीहरू र एकअर्कालाई सम्मान गरेको तरिका मन पर्छ । “कायापलट” गरेर नेतृत्व गर्नु एउटा जटिल कार्य हो । तर यी नेतृत्वकर्ताहरू एक-आपसमा सरसहयोग गरेर महान् उपलब्धि प्राप्त गर्ने कार्यतर्फ कटिबद्ध छन् । शिक्षकहरूले भर्चुअल कक्षाहरूमा आफ्ना विद्यार्थीहरूलाई विज्ञान र गणित विषयमा पोख्त बनाउन सहयोग गरिरहेका छन् । यी भर्चुअल कक्षाहरू भ्रमण गर्दा, म हाम्रा विद्यार्थीहरूलाई प्रदान गरिदै गरेको उदाहरणीय शिक्षाको नमुना देखेर निकै उत्साहित भएको छु । क्षेत्र VII को नारा यस प्रकार छ, “विद्यार्थीको विकासलाई बढवा दिनका निम्ति, हामी सफलता हासिल गर्न सक्छौं - जहाँ हामी पढाउँछौं, पढ्छौं र सेवा प्रदान गर्छौं” । क्षेत्र VII ले हासिल गरेका उल्लेखनीय उपलब्धिहरू लागि बधाई छ र यस्तो उत्कृष्ट कार्य जारी रहिरहोस् ।

Narvie J. Harris Elementary Theme School

- शीर्षक । को सहयोग पाउने यो विद्यालयले विगत दुई वर्षदेखि निरन्तर प्रगति गरिरहेको छ ।
- CCRPI मा दोहोरो अङ्कको प्रगति

Kelley Lake Elementary School

- CCRPI मा दोहोरो अङ्कको प्रगति/न्यून सम्भावना हुँदा हुँदै सफल भएको विद्यालय

DESA

- न्यून सम्भावना हुँदा हुँदै सफल भएको विद्यालय

Robert Shaw Elementary Theme School

- शीर्षक । अन्तर्गतको विशिष्ट श्रेणिको विद्यालय

Cedar Grove High School

- राज्य स्तरका फुटबल विजेताहरू (2018 र 2019)
- National BETA Club को विशिष्ट विद्यालयको उपाधि

4 स्टार क्लाइमेट रेटिङ पाएको विद्यालय

- Cedar Groves ES
- Kelley Lake ES
- Obama Magnet

Barack H. Obama Elementary Magnet School of Science & Technology

- Johnathan Hines, Pre-K शिक्षक, वर्षको राज्यव्यापी सर्वोत्कृष्ट शिक्षक
- Spanish Immersion Program

पाठ्यक्रम तथा शिक्षण (C&I) विभागको संक्षिप्त भ्रमण

Fernbank Science Center को उत्कृष्ट यात्रा गराएको Stacy Stepney र पाठ्यक्रम तथा निर्देशन टोलीलाई विशेष धन्यवाद । म C & I टोलीको सहकार्य र शैक्षिक सफलता प्रतिको लगाव देखेर निकै प्रभावित भए । उनीहरूसँग हाम्रा विद्यार्थीहरूलाई जिल्ला स्तरीय STEM र STEAM कार्यक्रमहरू सहित उच्च उचाइमा लैजानका लागि ठोस दृष्टिकोण छ । हामीसँग हाम्रा विद्यार्थीहरूलाई प्रदान गर्ने कुराहरू धेरै छन् र म हाम्रो DCSD समुदायले Fernbank Science Center ले प्रदान गरेको अद्भुत अवसरहरूको फाइदा लिनेछ भन्ने कुराको आशा गर्दछु । कृपया <http://www.fernbank.edu/> हेर्नुहोस् ।

हाम्रो परिवारका लागि अर्को ठूलो स्रोत भनेको Multitiered System of Supports (MTSS) हो। कृपया शैक्षिक, सामाजिक तथा संवेगात्मक सिकाइको बारेमा थप जानकारीका लागि <https://sway.office.com/spOO1bfmsrwFu89G?ref=email&loc=play> हेर्नुहोस् ।

गत हप्ता, हाम्रो पोषण सेवा तथा गुणस्तरहीन खाद्यान्नको सम्बन्धमा दुर्भाग्यपूर्ण घटना घट्यो । डिस्ट्रिक्टले <https://www.dekalbschoolsga.org/news/dcsd-issues-an-apology-for-food-quality/> माफत क्षमायाचना मागेको छ र म हाम्रा विद्यार्थीहरू तथा परिवारहरू प्रति क्षमायाचना माग्दछु । Dekalb County School District (DCSD) हाम्रा विद्यार्थीहरूलाई गुणस्तर तथा सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ ।

स्मरण रहोस् कि DCSD का सबै विद्यालयहरू लन्च खानका लागि सोमबार, बुधवार, र शुक्रवार बिहान 11:00 बजे देखि दिउँसो 1:00 सम्म खुला हुन्छन् । कृपया अतिरिक्त नयाँ जानकारीका लागि DCSD को पोषण सम्बन्धी वेबसाइट हेर्नुहोस् । तपाईंले निःशुल्क भोजन सामाग्रीहरू खोज्नका लागि

<https://bit.ly/3j9nlwf> मा क्लिक गरेर DCSD को भोजन वितरण स्थलको बारेमा पनि थाहा पाउन सक्नुहुन्छ ।

हामी स्कूलको तेस्रो हप्तामा प्रवेश गर्दा म हाम्रा परिवारहरू, विद्यार्थीहरू र समुदायसँग वार्तालाप जारी राख्न चाहन्छु । NAACP DeKalb County, डा. Morley सँगको साहसी वार्तालाप र सुश्री Vickie Turner सँगको बैठकका लागि धन्यवाद । यो हप्ता DeKalb समुदायले सूचनामूलक तथा सशक्त छलफलहरूलाई समर्थन गर्छ । हजुरको सप्ताहन्त राम्रोसँग बितोस् र टोलीको सहकार्यले सपना साकार पार्छ भन्ने कुरा सम्झिनुहोस् र DeKalb County School District मा हामी एकजुट भयौं भने हाम्रो भलाइ हुन्छ ।

तपाईंको #1 प्रशंसक,

सुश्री Cheryl Watson-Harris, सुपरिन्टेन्डेन्ट